



BEST FINANCE COMPANY LTD.

बेस्ट फाइनेन्स कम्पनी लि.

नेपाल राष्ट्र बैंकबाट "A" वर्गको इजाजतप्राप्त वित्तीय संस्था

Head office :

Kamaladi, Kathmandu

Ph : 01- 4542461/62/63

E-mail : info@bestfinance.com.np

Unaudited Financial Results (Quarterly)

As on 2nd Quarter (2081/09/29) of the Fiscal Year 2081/82 (Poush)

Condensed Statement of Financial Position

As on Quarter Ended 29th Poush 2081 (13 January 2025)

Amount in NPR

Table with 3 columns: Particulars, Second Quarter Ending 29th Poush 2081, Immediate Previous Year Ending 31st Ashadh 2081. Rows include Assets, Liabilities, and Equity.

Condensed Statement of Profit or Loss

For the Quarter Ended 29th Poush 2081 (13 January 2025)

Amount in NPR

Table with 5 columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include Interest income, Operating Profit, and Profit before income tax.

Condensed Consolidated Statement of Comprehensive Income

Table with 5 columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include Profit/Loss for the period, Total Comprehensive Income, and Earnings per share.

Ratios as per NRB Directives

Table with 5 columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include Capital Fund to RWA, Non-performing loan (NPL) to total loan, etc.

Details about the distributable profit

Amount in NPR

Table with 2 columns: Opening Retained Earnings, Add, Net Profit or (Loss) As per Statement of Profit or Loss. Rows include Appropriations and Profit required to be transferred to Regulatory Reserve.

Notes to Financial statements

- 1. Above Financial statements are prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) and certain carve-outs as issued by ICAN.
2. These figures may vary with the audited figures at the instance of external auditor and/or regulator.
3. Figures have been regrouped and rearranged wherever necessary.
4. Loans and Advances consists of accrued interest receivable net of interest suspense and have been presented in net of any impairment.
5. Loans and Advances to customers include loan to customers and loan to Employees which have been measured at amortized cost.
6. Personnel expenses include employee bonus provision.
7. NFRS adjustment which are subject to regulatory adjustments as per NRB directives have been shown as regulatory adjustments.
8. Other Comprehensive income includes the fair value changes of items prescribed by NFRS net of tax.
9. The detailed interim report has been published in finance websites www.bestfinance.com.np.
10. Impairment on credit exposures has been recognized in accordance with the existing regulatory provisions outlined in the Unified Directives, as these provisions resulted in a higher impairment amount compared to the Expected Credit Loss (ECL) calculated under Nepal Financial Reporting Standard (NFRS) 9.
11. Interest income on financial assets measured at amortized cost for exposures classified under Stage 3 has been recognized on actual receipt basis, in compliance with the NFRS 9 - Expected Credit Loss Related Guidelines, 2024, issued by Nepal Rastra Bank.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली

२०७३ को नियम श्रृंखलाको उपनियम (१) सँग सम्बन्धित

आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:

- क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण : आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) बासलात तथा नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ र सो विवरण यस वित्तीय संस्थाको वेबसाइट www.bestfinance.com.np मा राखिएको छ।
ख) प्रमुख वित्तीय अनुपातहरू: प्रति शेयर आमदानी : (२.८८), पि.ई अनुपात : (१६४.२८), प्रति शेयर नेटवर्क : १२१.६८, प्रति शेयर कुल सम्पत्तिको मूल्य : ७८२, तरलता अनुपात : २८.८१

२. व्यवस्थापकीय विश्लेषण :

- क) यस त्रयमासमा संस्थाको निक्षेप र कर्जाको वृद्धि भएको छ। आगामी दिनहरूमा कर्जा असुलीको प्रक्रियालाई थप प्रभावकारी बनाइनेछ।
ख) संस्थाको कर्जा तथा निक्षेप र प्राथमिक पुँजीको अनुपातको साथै पर्याप्त तरलतालाई मध्य नजर गरी संस्थाको मुनाफामा वृद्धि गर्न उत्पादनशील क्षेत्रमा कर्जा वृद्धि गर्न लक्ष्य लिएको छ।
ग) यस संस्थाको नगद मौज्जात, नाफा नोक्सान वा नगद प्रवाहमा तात्कालिक असर पार्न सक्ने कुनै खास घटना वा अवस्था हाल रहेको छैन।

३. कानूनी कारवाही सम्बन्धी विवरण:

- क) यस अवधिमा संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको छैन।
ख) यस अवधिमा संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी वा आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको छैन।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

- क) यस वित्तीय संस्थाको शेयर मूल्य धितोपत्र बजारको नीति नियम अनुसार खुल्ला बजारले निर्धारण गर्ने गरेको र सोही अनुसार नै कारोबार हुने गरेको छ।
ख) यस अवधिमा शेयर कारोबार देहाय बमोजिम रहेको छ। शेयरको अधिकतम मूल्य : रु. ९५१.६०, शेयरको न्यूनतम मूल्य : रु. ५७५.१०, अन्तिम मूल्य : रु. ६३७.००, कारोबार भएको कुल दिन : ५५, कारोबार संख्या : ६७,०६,६१२

५. समस्या तथा चुनौती :

- क) यस संस्थाले नेपालको वित्तीय बजारमा एक सफल वित्तीय संस्था परिणत गर्न विद्यमान मानव संसाधन तथा अन्य साधनहरूको यथोचित व्यवस्थापन गरी कुशलतापूर्वक अर्थ वृद्धि गर्न स्थिति रहेको छ। यसका लागि आई पर्ने समस्या तथा चुनौती समाधानका उपायहरू बारे संस्थाले समय समयमा समीक्षा गरी रणनीति समेत बनाई सोको सहजिकरणको उपाय अवलम्बन गर्ने गरेको छ। देशको अर्थतन्त्रका बाह्य क्षेत्रमा देखिएको चाप र बजारमा देखिएको तरलताको प्रभावलाई समेत विश्लेषण गरि आवश्यक रणनीति अवलम्बन गरिनेछ।

६. संस्थागत सुशासन :

- क) संस्थाले नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरूसँग जारी गरिएका संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको पालना गरिएको छ। संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा समय समयमा संस्थाको कर्मचारीहरूलाई आन्तरिक र बाह्य प्रशिक्षण तथा तालिम गर्ने गराउने गरिएको छ। संस्थागत सुशासन पालना सम्बन्धी कृयाकलापको अनुगमन गर्न लेखापरिक्षण समिति लगायतका अन्य उप समितिहरू गठन गरिएको छ। संस्थाको आन्तरिक लेखापरिक्षण नियमित रूपमा गर्ने गरिएको छ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

- आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु। साथै, म यो उद्घोष गर्दछु कि मेलै जाने बुझिसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।